

# यातायात सम्बन्धि जानकारी

यदि तपाईंको बच्चा (हरू) लाई २०२२-२३ विद्यालय वर्षको लागि बस यातायात सेवा आवश्यक पर्दैन भने, कृपया यहाँबाट छोड्न सक्नुहुन्छ।

लिकिड हाइट्सले अब देखि Ride 360 को प्रयोग गरेर आफ्नो बच्चाको बसको जानकारी अनलाइनबाट पहुँच गर्न सक्नुहुन्छ भनि घोषणा गर्न पाउँदा खुसी छ। आफ्नो बच्चाको जानकारी हेर्न यी चरणहरू पालना गर्नुहोस्:

1. फायरफक्स ब्राउजरको क्रोम प्रयोग गरेर, <https://ohlickingheightslsd.traversaride360.com/> मा जानुहोस्।
2. यदि तपाईंसँग पहिले इमेल जानकारी दिनुभएको छैन भने, "रजिस्टर" मा थिच्नुहोस्।
3. दर्ता गर्न, तपाईंको इमेल, पासवर्ड, र नाम प्रवेश गर्नुहोस्।
4. दर्ता गरेपछि, तपाईंले पुष्टिकरण इमेल प्राप्त गर्नुहुनेछ। Ride 360 वेबसाइट मार्फत आफ्नो दर्ता पुष्टि गर्न आफ्नो इमेलको लिङ्कमा क्लिक गर्नुहोस्।
5. लगइन गर्नुहोस्, त्यसपछि My Students मा गएर "Find Student" बटनमा क्लिक गरेर बच्चा फेला पार्नुहोस्।
6. आफ्नो बच्चालाई खोज्नको लागि तपाईंको जिल्लाले प्रदान गरेको अद्वितीय जानकारी प्रवेश गर्नुहोस्। थप बच्चाहरू थप्नको लागि यो चरणलाई दोहोर्‍याउनुहोस्। यदि तपाईंलाई सहयोग चाहिन्छ भने, कृपया आफ्नो स्कूल डिस्ट्रिक्टमा सम्पर्क गर्नुहोस्।
7. तपाईंले विद्यार्थीसँग लिङ्क गरिसकेपछि, आफूलाई पायक पर्ने सबै यातायात जानकारी हेर्नको उक्त विद्यार्थीको प्रोफाइलमा क्लिक गर्नुहोस्।
8. अर्को व्यक्तिलाई विद्यार्थीको लिङ्क दिनको लागि, विद्यार्थी चयन गर्नुहोस् र तल्लो-दायाँ कुनामा रहेको विद्यार्थी विकल्प भन्ने बटनमा क्लिक गर्नुहोस्।
9. कुन विद्यार्थीहरूको लिङ्क साझा गर्ने सो छनौट गर्नुहोस्, त्यसपछि तपाईंले साझादारी गर्न चाहनुभएको व्यक्तिको इमेल प्रवेश गर्नुहोस्। उक्त व्यक्तिलाई पुष्टिकरण इमेल आउनेछ जसले तिनीहरूलाई स्वचालित रूपमा साझा गरिएका विद्यार्थी(हरू) सँग जोड्नेछ। प्राप्तकर्ताहरूले विद्यार्थी जानकारी पहुँच गर्नको लागि Ride 360 मा दर्ता गर्नुपर्छ, यदि उनीहरूले पहिले दर्ता गरेका छैनन् भने।

यदि तपाईंको कुनै प्रश्नहरू छन् वा बच्चाको यातायातमा परिवर्तन गर्नु पर्नेछ भने, कृपया (740) 927-3340 मा यातायात कार्यालयमा सम्पर्क गर्नुहोस्। नोट: यदि तपाईंसँग किन्डरगार्टन विद्यार्थी छ भने, अभिभावक वा तोकिएको वयस्क (तपाईंको EMA फारममा उल्लेख गरिएको व्यक्ति) व्यक्तिले तपाईंको बच्चालाई बसबाट निस्कने अनुमति दिनु अघि नै पखिरेको हुनुपर्छ।